

जनमत पार्टी

केन्द्रीय पर्यवेक्षक खटाइएको बारे

(क) मिति २०७८ चैत्र ५ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन २०७९ मा उम्मेदवार उठाई विजय हासिल गर्न तपसिल बमोजिम पर्यवेक्षकहरू केन्द्रीय स्तरबाट खटाइएको छ। सूची यसैसाथ संलग्न छ।

(ख) स्थानीय निर्वाचन २०७९ को लागि निश्चित पर्यवेक्षक नतोकिएको ठाउँमा सोही स्थानीय तहको अध्यक्षले सो जिम्मेबारी पूरा गर्नेछ र जिल्ला समितिले सोको अनुगमन गर्नेछ। केन्द्रबाट तोकिएको पर्यवेक्षकले जनमत पार्टीको स्थानीय तहको प्रमुख र उम्मेदवारको समन्वयममा काम गर्नेछ।

(ग) पर्यवेक्षकको काम, कर्तव्य र अधिकार:

1. सशक्त उम्मेदवार सिफारिश भएको छ कि छैन? अनुगमन गर्ने र विकल्प केन्द्रीय सचिवालयलाई सुझाउने।
2. अझ सशक्त राम्रो उम्मेदवार भेटिएको छ, भने केन्द्रीय सचिवालयलाई खबर गर्ने। सिफारिशमा भइरहेको हेरफेरको बारेमा केन्द्रीय सचिवालयलाई तुरुन्तै अवगत गराउने।
3. उम्मेदवारहरूको लागि आवश्यक कागजातहरूो डिजिटल प्रतिलिपी संकलन गर्ने
 - उम्मेदवारहरूको नागरिकता, मतदाता परिचय पत्र, दलित भए सो प्रमाणित भएको प्रमाणपत्र, फोटो
 - समर्थक, प्रस्तावक र बूथ/मतदान प्रतिनिधिको सबैको नाम, मोबाइल नं. को सूची तैयार गर्ने (हरेक उम्मेदवारको लागि एक-एक र फरक-फरक समर्थक र प्रस्तावक आवश्यक भए पनि वैकल्पिक रूपमा दुई वा सोभन्दा बढीको विवरण तैयार गर्ने)
 - समर्थक, प्रस्तावक र बूथ/मतदान प्रतिनिधिको नागरिकता, मतदाता परिचय पत्र र फोटो
 - उम्मेदवार, समर्थक, प्रस्तावन र मतदान प्रतिनिधिको नाम सम्बन्धित पालिका/वडा/बूथको मतदाता नामावलीमा छ कि छैन जाँच गर्ने
4. सम्बन्धित पालिकाको प्रमुख/उपप्रमुख र वडाका सबै उम्मेदवारहरूको WhatsApp ग्रुप बनाउने र सोमार्फत् आवश्यक समन्वय र सहकार्य गर्ने
5. हरेक वडा-वडामा निर्वाचन केन्द्रित प्रशिक्षण दिने (फारम भर्न, प्रचारप्रसार तथा घरदैलो गर्न अभ्यास गराउने, विभिन्न ऐनकानून र आचार संहितासँग परिचित गराउने)
6. चुनाव प्रचार-प्रसारको लागि नयाँ फ्लेक्स, पर्चा, विडियो सहितका प्रचार सामग्री वेबसाइटबाट लिएर उम्मेदवारहरूमा वितरण गर्ने र छपाउन वा तैयार गर्न लगाउने
7. बूथ समिति गठन, प्रशिक्षण
8. युवा दस्ता गठन, प्रशिक्षण
9. सांस्कृतिक टोली गठन, प्रशिक्षण
10. महिला टोली गठन, प्रशिक्षण
11. पार्टीले उम्मेदवारको लागि दिएको मनोनयन पत्र उम्मेदवारलाई बाँटने
12. २०७९ वैशाख ११ र १२ गते स्थानीय निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई सबै उम्मेदवारी दर्ता गर्न मद्दत गर्ने (त्यसकोलागि पूर्व तैयारी गरेर समेत राख्नु पर्ने)

13. वैशाख ११ गते नै सबै उम्मेदबार हरेक वडा र पदको लागि खडा भए-नभएको (मनोनयन पत्र दायर गरे नगरेको) सुनिश्चित गर्ने, र त्यसको रिपोर्ट बनाएर समयमै केन्द्रीय सचिवालयलाई गर्ने। वैशाख ११ गते दर्ता हुन छुटेकालाई वैशाख १२ गते आफ्नो निगरानीमा दर्ता गराउन लगाउने
14. सम्बन्धित वडा/पालिकाको मतदाता नामावली उम्मेदबारहरूलाई उपलब्ध गराउइदिने
15. स्थानीय पर्चा उपलब्ध गराउने र छपाउन सहयोग गर्ने
16. प्रचार-प्रसार गर्न मद्दत गर्ने (फ्लेक्स छपाएर)
17. हाम्रो पार्टीको समग्र स्थिति कस्तो छ, कुन पार्टी बलियो रहेको देखिन्छ, हामीले जित्न लिनु पर्ने रणनीति के हो आदि विषयमा बस्तुगत समीक्षा गरी केन्द्रीय सचिवालयमा आफ्नो रायसुझाव प्रस्तुत गर्ने, सो राय उम्मेदबारहरूलाई पनि बताउने
18. त्यहाँ कुनै समस्या छ? त्यहाँ राम्रो गर्न के गर्नु पर्छ ? त्यहाँ कुनै विवाद मिलाउनु पर्छ ? आदि कुरा गर्ने र सकेसम्म विवाद त्यहीं मिलाइदिने।
19. सदस्यता ठेली संकलन गर्ने
20. अन्य